



नेपाल सरकार
शिक्षा मन्त्रालय
अनीपचारिक शिक्षा केन्द्र



संयुक्त राष्ट्र संघीय
शैक्षिक, वैज्ञानिक तथा
सांस्कृतिक संगठन



दिगो विकास लक्ष्यहरू



bit.ly/ILD2017Photo



फोटो: अनुपम दाहाल | प्रतियोगी, अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१६, फोटोग्राफी प्रतियोगिता

प्रविधि युग सापेक्ष साक्षरता

अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१७

इन्टरनेट, मोबाइल तथा सूचना प्रविधिका अन्य साधनहरूले हाम्रो जीवन तथा सिकाइ शैली र सामाजिकीकरणको प्रक्रियामा आधारभूत रूपमा परिवर्तन ल्याएका छन् । सूचना प्रविधिले पहुँचभन्दा बाहिर रहने गरेका सूचना, जानकारी र ज्ञानलाई धेरै मानिसहरूको सहज पहुँचमा पुऱ्याउँछ साथै प्राप्त सूचना तथा ज्ञानको प्रयोगमा पनि सहजीकरण गर्दछ । प्रशासनिक, शैक्षिक, स्वास्थ्य तथा कृषिजस्ता विभिन्न सेवाहरू थप सहज र प्रभावकारी रूपमा प्रवाह गर्नमा पनि सूचना प्रविधिले सहयोग पुऱ्याउँछ । यद्यपि, प्रविधिको पहुँचका साथै क्षमताको पनि अभाव रहेको छ । सूचना प्रविधिबाट कति फाइदा लिन सकिन्छ भन्ने कुरा सूचना तथा जानकारीको पहुँच, विश्लेषण र प्रयोगका लागि आवश्यक ज्ञान, सीप र दक्षतामा भर पर्छ । सामान्यतः पहिले देखि नै सूचना प्रविधिमा पहुँच पाएका समूहहरूले यसबाट बढी फाइदा लिएका छन् । लिङ्ग, जातजाति, भौगोलिक विकटता वा आर्थिक दुरावस्थाका कारण सिमान्तकृत हुन भएका समूहहरू प्रविधिको दुनियाँमा सहभागी हुन र सूचना प्रविधिमा फर्त रूपान्तरित हुनबाट पछि परेका देखिन्छन् ।

साक्षरता दिवसको यस वर्षको विषयले प्रविधिसँग जोडिँदै गएको संसारमा मानिसलाई सहज तरिकाले घुलमिल हुन आवश्यक पर्ने साक्षरता सीपहरू को खोज एवं प्रवर्द्धन गर्नेछ र सूचना प्रविधिमा फर्त उपलब्ध विभिन्न अवसरहरूको अधिकतम उपयोगका लागि आवश्यक पर्ने प्रभावकारी साक्षरता नीति तथा कार्यक्रमहरूको पहिचान गर्न पनि सहयोग पुऱ्याउनेछ ।

प्रविधि युग सापेक्ष साक्षरता

अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१७

खुला फोटोग्राफी प्रतियोगिता

प्रतियोगिता निर्देशिका

१. प्रतियोगितामा नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।
२. अनलाइन मार्फत बुझाइएको फोटो मात्र स्वीकार्य हुनेछ । फोटो अनलाइन पोर्टल (<http://bit.ly/ILD2017Photo>) मार्फत बुझाउनु पर्नेछ ।
३. गलत जानकारी भएको दर्ता फारमलाई मान्यता दिइने छैन ।
४. फोटो पठाउँदा कम्प्रेस नगरिएको (uncompressed) मूल फोटो नै पठाउनु पर्नेछ ।
५. फोटो डिजिटल ढाँचामा हुनु पर्नेछ । सबै डिजिटल फाइलहरू JPEG or JPG ढाँचामा हुनु पर्नेछ र कम्तीमा २५६०x१९२० पिक्सेल रिजोलुसन (५ मेगापिक्सेल) हुनु पर्नेछ — कम्तीमा २५६० पिक्सेल चौडाई (तेर्सो भएमा) वा २५६० पिक्सेल लम्बाई (ठाडो भएमा) हुनु पर्नेछ ।
६. क्रपिङ, बर्निङ (minor burning), डोजिङ र/वा कलर करेक्सन सामान्य भए मात्र उक्त फोटोलाई मान्यता दिइनेछ । उच्च डाइनामिक रेन्ज (HDR) भएका फोटो र स्टिच प्यानोरामालाई मान्यता दिइने छैन । यस निर्देशिकामा बुँदागत रूपमा कहीं कतै उल्लेख नगरिएको भए पनि मूल फोटोमा कुनै परिवर्तन गरिएको छ भने त्यस्तो फोटोलाई मान्यता दिइने छैन र त्यस्तो फोटो पुरस्कारका लागि अयोग्य ठहरिनेछ ।
७. कुनै कारणवश म्याद थप्नुपरेको अवस्थामा बाहेक फोटो पठाउने अन्तिम मिति २०७४ साल आश्विन १४ गते (२०१७ सेप्टेम्बर ३०) हो ।
८. फोटोको मूल्यांकन युनेस्कोको निर्णायक मण्डलले गर्नेछ र मूल विषय (“प्रविधि युग सापेक्ष साक्षरता”) सँगको सान्दर्भिकता र सिर्जनात्मकताका आधारमा निर्णय गरिनेछ ।
९. प्रतियोगितामा सहभागी हुनु भनेको प्रतियोगीले उक्त फोटो नितान्त आफैँले सिर्जना गरेको, फोटोले कुनै पनि व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार, ट्रेडमार्क, नैतिक अधिकार, निजत्व/सार्वजनिकीकरणको अधिकार वा बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन नगरेको स्वीकार गरेको मानिनेछ र युनेस्कोलाई उक्त फोटो व्यापारिक बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्ने अधिकार हुनेछ । युनेस्कोले फोटो प्रयोग गर्दा प्रतियोगीको नाम उल्लेख गरिनेछ ।
१०. प्रतियोगितामा सहभागी हुनेले युनेस्कोसँग फोटो प्रयोगाधिकार फारममा हस्ताक्षर गर्नु पर्नेछ । फोटो प्रयोगाधिकार फारम ([Grant of Rights Form AM 13-9](#)) डाउनलोड गरि प्रिन्ट गर्ने, त्यसलाई भरि हस्ताक्षर गर्ने, त्यसपछि हस्ताक्षर सहितको भरिएको फारमलाई स्क्यान गर्नु पर्नेछ र फोटो पेश गर्दा अपलोड गर्नु पर्नेछ ।
११. प्रतियोगितामा उत्कृष्ट तीन फोटोलाई निम्नानुसार पुरस्कृत गरिनेछः
प्रथम पुरस्कार: रु १०,००० + प्रमाणपत्र
द्वितीय पुरस्कार: रु ५,००० + प्रमाणपत्र
त्रितीय पुरस्कार: रु २,५०० + प्रमाणपत्र

सम्बन्धित लिंकहरू

अन्तर्राष्ट्रिय साक्षरता दिवस: <http://en.unesco.org/themes/literacy-all/literacy-day>

युनेस्को र साक्षरता: <http://en.unesco.org/themes/literacy-all>

अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१६ खुला फोटोग्राफी प्रतियोगिताका फोटोहरू: <https://goo.gl/photos/odc4frSoGRyFZdpMA>

अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१५ खुला फोटोग्राफी प्रतियोगिताका फोटोहरू: <https://goo.gl/photos/xKzZL9aG256sjCrZ9>

यस प्रतियोगिता वा अन्तर्राष्ट्रिय साक्षरता दिवसका सन्दर्भमा यहाँको कुनै जिज्ञासा भए हामीलाई सम्पर्क गर्नुहोला:

युनेस्को काठमाडौं

सानेपा -२, ललितपुर | फोन नं. +९७७ १ ५५५ ४३९६ एक्स्टेन्सन नं. २३

इमेल ठेगाना: a.kayastha@unesco.org (अरिका) / s.niraula@unesco.org (सुशभ)

वेबसाइट: <http://www.unesco.org/new/en/kathmandu>

फेसबुक: <https://www.facebook.com/unescothamandu>